

लोक सेवा आयोग

प्रेस विज्ञप्ति

लोक सेवा आयोगमा वर्तमान पदाधिकारीहरू बहाल भएको ३० (तीस) दिन पूरा भएको छ । पदवहाली पश्चात सार्वजनिक भएको १०० (एक सय) दिनको कार्य योजना अनुरूप आयोगबाट सम्पादन भएका काम कारवाहीका वारेमा सुसूचित गराउने उद्देश्यले यो विज्ञप्ति प्रकाशन गरिएको छ । सम्पादित मुख्य कार्यहरू देहाय अनुसार रहेका छन् ।

१. आर्थिक वर्ष २०७८/७९ को निजामती तथा संगठित संस्था एवम् सुरक्षा निकायको पदपूर्ति सम्बन्धी वार्षिक कार्यतालिकाहरू स्वीकृत गरी सार्वजनिक गरिएको छ ।
२. आयोगबाट लिखित परीक्षा सञ्चालन हुन बाँकी आ.व. २०७७/७८ का विज्ञापनहरूको लिखित परीक्षा कार्यक्रम तय गरी सो को सूचना प्रकाशन गरिएको छ । परीक्षाहरू यसै हप्ता देखि सञ्चालन हुँदैछन् ।
३. आ.व. २०७७/७८ मा लिखित परीक्षा सञ्चालन भैसकेका रा.प. तृतीय श्रेणी (प्रा./अप्रा.), अधिकृतस्तरका विभिन्न ५९ वटा विज्ञापनहरूको माग पद २१८ र रा.प.अनं. प्रथम श्रेणी, ना.सु. वा सो सरहका विभिन्न ४७ वटा विज्ञापनका माग पद ५४८ को प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन भै अन्तर्वार्ता कार्यक्रम तोकिएको छ ।
४. आ.व. २०७७/७८ मा लिखित नतिजा प्रकाशन भई अन्तर्वार्ता हुन बाँकी मध्ये स्वास्थ्य तर्फका विभिन्न १५ वटा विज्ञापनहरूमा लिखित परीक्षाबाट छनोट भएका परीक्षार्थीको अन्तर्वार्ता लिई १८ जना उम्मेदवार सिफारिस गरिएको छ ।
५. निजामती तर्फ एवं संगठित संस्थाका केही विज्ञापनका सम्बन्धमा सम्मानित सर्वोच्च अदालतमा रिट परेकोमा अदातलबाट भएको फैसला बमोजिम आवश्यक कार्य अगाडी बढाइएको छ । यस सिलसिलामा निजामती तर्फका विभिन्न ४५ वटा विज्ञापनहरूमा दरखास्त लिने कार्य सूचारू गरिएको छ भने संगठित संस्था तर्फ भएका फैसला बमोजिम कार्यसम्पादन भईरहेको छ ।
६. विभिन्न संगठित संस्था तर्फका विज्ञापनहरूका लागि सञ्चालित लिखित परीक्षाको नतिजा प्रकाशन गर्ने कार्य तदारूकताका साथ अगाडि बढाइएको छ । हालसम्म नेपाल प्रहरी तर्फ ११ वटा विज्ञापनको जम्मा ६८८२ माग पद र वैकल्पिक उर्जा प्रवर्धन केन्द्रको २ वटा विज्ञापनको २ माग पदको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन भई सम्बन्धित सुरक्षा निकाय एवम् संगठित संस्थाबाट अन्तर्वार्ता लगायतका थप प्रकृयाहरू अगाडि बढाइएको छ ।
७. पदपूर्तिका लागि संगठित संस्थाहरूबाट प्राप्त मागका आधारमा विज्ञापन गर्ने सहमति प्रदान गर्ने कार्य सुचारू गरिएको छ ।
८. कोभिड-१९ को स्वास्थ्य समस्यालाई मध्यनजर गरी आयोगबाट सञ्चालन गर्नु पर्ने प्रतियोगितात्मक लिखित परीक्षा सूचारू गर्न संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन) सम्बन्धी मापदण्ड, २०७७ परिमार्जन गरी कार्यान्वयनमा ल्याईएको छ ।
९. आयोगको कार्यालय भवन साविकको अनामनगरबाट कमलपोखरी स्थित नव निर्मित भवनमा स्थानान्तरण गरी अन्तर्वार्ता लगायतका कार्यसम्पादन सुरु गरेको छ ।
१०. अनामनगर स्थित साविकको कार्यालयको भुईतल्ला तथा पहिलो तल्लालाई ४०० जना परीक्षार्थी क्षमताको परीक्षा केन्द्रका रूपमा रूपान्तरण गरिएको छ भने अन्य तल्लाका केही कक्षहरू आयोगको गोपनीय कार्यसम्पादनको Workspace का रूपमा रूपान्तरण गरी अन्य कक्षहरूमा आयोगको काठमाडौं कार्यालय स्थानान्तरण गरी सञ्चालनमा ल्याइएको छ ।
११. विगत लामो समय देखि रिक्त पद समेत गरी जम्मा ११ रा.प. विशिष्ट श्रेणी, सचिव पदमा निजामती सेवा ऐन, २०४९ र नियमावली, २०५० को प्रावधान बमोजिम बढुवा समितिबाट बढुवा सिफारिस गरिएको छ भने अन्य निकायहरूको बढुवा समिति क्रियाशिल भई पदपूर्तिका कार्यहरू सूचारू गरिएको छ ।
१२. आयोगको दक्ष/विज्ञहरूको नामावली सहितको सूचि (रोष्टर) परिमार्जन गरी अद्यावधिक गरिएको छ ।

(तोयनारायण सुवेदी)

सहसचिव एवम् प्रवक्ता

मिति: २०७८ साल श्रावण १० गते